



(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३)
तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को
नियम (३) बमोजिम सार्वजनिक गरिएको)



२०८० साल वैशाख, जेठ र असार महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू
(स्वतः प्रकाशन)

बूढानीलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हात्तीगौडा, काठमाडौं ।

फोन नं.: ०१-४३७७२३५/४३७२७२५/४३७२६६७

इमेल: budhanilkanthamun@gmail.com

२०८० श्रावण

स्वतः प्रकाशन (Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा (५) र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम (३) मा प्रत्येक सार्वजनिक निकायले आफ्नो गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलन गराउन यस नगरपालिकाबाट २०८० वैशाख-असारको अवधिमा सम्पादित प्रमुख कार्यहरू प्रकाशित गरिएको छ ।

मिति: २०८० श्रावण १४ गते

बूढानीलकण्ठ नगरपालिका

विषयवस्तु

१ .नगरपालिकाको स्वरूप र प्रकृति	४
२. नगरपालिकाको काम कर्तव्य र अधिकार.....	६
३.नगरपालिकाबाट प्रदान गरिने सेवा	३३
४ .निर्णय उपर उजुरी सुन्ने अधिकारी	३८
५ .सूचना अधिकारी र प्रमुखको नाम र पद	३८
६ .सम्पादित कार्यको विवरण	३८
७. ऐन, नियम, कार्यविधि र निर्देशिकाको सूची	५१
८ .आम्दानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी अद्यावधिक विवर	५६
९ .बूढानीलकण्ठ नगरपालिकाको वेवसाइट	६६
१० .सूचना मागसम्बन्धी निवेदन र सोउपर सूचना दिइएको विषय.....	६६

१. नगरपालिकाको स्वरूप र प्रकृति


बागमती प्रदेश, काठमाडौँ जिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णु बूढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा विभाजन गरी प्रशासकीय हिसाबले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित काठमाडौँ जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये (महानगरपालिका बाहेक) जनसङ्ख्याको आधारमा नेपाल भरीको सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ । काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्त्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव र बौद्ध धर्मालम्बीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

यस नगरपालिकाभित्र प्रसिद्ध बूढानीलकण्ठ मन्दिर, चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, बंगलामुखी जस्ता देवीदेवताका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्चूर झयाङ्गतेरा गुम्बा, कपन गुम्बा, अमिताभ गुम्बा, आनी गुम्बा, यज्ञडोल गुम्बा लगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् । विश्व मानचित्रमा यस बूढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९ सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमि रहेको छ ।

बूढानीलकण्ठ नगरपालिका धार्मिक रूपले प्रसिद्ध बूढानीलकण्ठ मन्दिरको नामबाट नामकरण गरिएको हो । हाल यस नगरकार्यपालिकाको कार्यालय ८ नं. वडा हात्तीगौडामा रहेको छ । नगरपालिकाका वडा कार्यालय रहेको स्थान र स्वामित्वसम्बन्धी विवरणलाई तलको तालिकामा दिइएको छ :

वडा कार्यालयको विवरण

वडा कार्यालय	कार्यालय रहेको स्थान	सम्पर्क नं.
वडा नं. १	तौलुङ्ग	०१-४३७१६४७
वडा नं. २	चपली घुम्ती	०१-४३७२७४६
वडा नं. ३	नारायणस्थान	०१-४३७०१३१
वडा नं. ४	पासिकोट	०१-४३७१४१९
वडा नं. ५	विष्णुमति खोला, दुलालटोल	०१-४३७१३३६
वडा नं. ६	खड्का भद्रकाली	०१-४३७०१४८
वडा नं. ७	हात्तीगौडा, डठुगाउँ	०१-४३७२८७१
वडा नं. ८	गोल्फुटार	०१-४३७१०१५
वडा नं. ९	मण्डिखाटार, कुमारी मार्ग	०१-४३७२०६९
वडा नं. १०	आकाशेश्वारा, कपन	०१-४८११४१२
वडा नं. ११	शङ्करेडाँडा, कपन	०१-४८२०८२५
वडा नं. १२	दुर्गा मन्दिर, कपन	०१-४८१२०६५
वडा नं. १३	चुनीखेल	०१-५१२८०८४



Data Source: Government of Nepal, Survey Department

२. नगरपालिकाको काम कर्तव्य र अधिकार : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार तपसिल बमोजिम रहनेछ ।

११. गाउँपालिका तथा नगरपालिकाको अधिकार:

- (१) गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

(क) नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
 - (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्नेः—
- (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,

- (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
- (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
- (झ) अनधिकृत विज्ञापन तथा होडिड बोर्ड नियन्त्रण,
- (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

(ख) सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

(ग) एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

(घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बङ्गी जम्प, जिपफ्लायर, न्याफिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुगां, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्यांकको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

(ङ) स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,

- (४) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

(च) स्थानीय तथ्याकं र अभिलेख संकलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको संकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख संकलन सम्बन्धी अन्य कार्य ।

(छ) स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,

- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ज) आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,

- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

(झ) आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,

(११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,

(१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

(ज) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

(१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,

(२) बजार तथा हाट बजार व्यवस्थापन,

(३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,

(४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,

(५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,

(६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,

(७) स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,

(८) निजी तथा गैरसरकारी क्षेत्रसग समन्वय र सहकार्य,

(९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,

(१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखांकन,

(११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,

(१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,

(१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,

(१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,

(१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,

(१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,

(१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,

(१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,

(१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य ।

(ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुगे पूल, पुलेसा, सिंचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

(ठ) गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलपिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

(ड) स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,

- (२) जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

(ढ) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

(ण) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,

- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनक्ष सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।
- (त) **जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन**
- (१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपागंता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।
- (थ) **बेरोजगारको तथ्यांक संकलन**
- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,

- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं संकलन तथा व्यवस्थापन,
 - (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको संकलन तथा व्यवस्थापन,
 - (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
 - (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
 - (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
 - (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
 - (९) बेरोजगारको तथ्याकं संकलन सम्बन्धी अन्य कार्य ।
- (द) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
 - (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
 - (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
 - (४) कृषि बिउविजन, नस्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
 - (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
 - (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
 - (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
 - (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
 - (९) प्रागांरिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
 - (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।
- (घ) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा
- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,

- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य ।

(न) विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साटुन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याकं व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

(प) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्र्धनमा सहयोग,
- (७) ढुगां, गिट्टी, बालुवा, नुन, माटो, खरीढुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

(फ) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातात्विक, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवद्र्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (३) गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

(क) खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,

- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।
- (ख) स्वास्थ्य**
- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्बी, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,

- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।
- (ग) विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू
- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकंलन सम्बन्धी व्यवस्थापन ।
- (घ) सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन र सो सम्बन्धी रोयल्टी सकंलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सकंलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सकंलन ।
- (ङ) वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता
- (१) वन, जल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बद्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवद्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सकंलन, प्रवद्धन, प्रशोधन र बजार व्यवस्थापन,

- (८) वन बीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगीको अभिलेखाकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

(च) सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,

- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्यांक र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।
- (छ) व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक**
- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।
- (ज) स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण ।**
- (झ) सुकुम्बासी व्यवस्थापन**
- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।
- (ञ) प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी**
- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा बाँडफाँट ।
- (ट) सवारी साधन अनुमति**
- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।
- (४) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

(क) भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

(ख) सञ्चार सेवा

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

(ग) यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।
- (६) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

(ठ) संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।

१२. वडा समितिको काम, कर्तव्य र अधिकार: (१) वडा समितिको काम, कर्तव्य र अधिकार कार्यपालिकाले तोके बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम कार्यपालिकाले वडा समितिको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहाय बमोजिम हुने गरी तोक्नु पर्नेछः—

(क) वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

(१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,

(२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,

(३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ख) तथ्याकं अद्यावधिक तथा संरक्षण

(१) निजी घर तथा घर परिवारको लगत राख्ने,

(२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,

(३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्र्वचित्र तयार तथा अद्यावधिक गर्ने,

(ग) विकास कार्य

(१) बाल उद्यानको व्यवस्था गर्ने,

(२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,

- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग संकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण संकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने,

- (२४) घरेलु उद्योगको लगत सकंलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभिन्न घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अघावधिक तथा सोको अभिलेख सकंलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अघावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभिन्न आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकंलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सकंलन गर्ने,
- (३७) वडाभिन्नको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागांरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,

(४१) वडाभिन्न घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

(घ) नियमन कार्य

(१) वडाभिन्न सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,

(२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,

(३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,

(४) वडाभिन्नका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,

(५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,

(६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

(ङ) सिफारिस तथा प्रमाणित गर्ने

(१) नाता प्रमाणित गर्ने,

(२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,

(३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,

(४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,

(५) मोही लगत कट्टाको सिफारिस गर्ने,

(६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,

(७) जन्म मिति प्रमाणित गर्ने,

(८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,

(९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,

(१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,

(११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,

(१२) घर पाताल प्रमाणित गर्ने,

(१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,

- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा बतन फरक—फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्यांकन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट वडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म वडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ ।
- (४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।
१३. **न्यूनतम दररेट निर्धारण गर्ने:** (१) गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको दररेट प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्ध्र दिन अगावै तोकी सक्नु पर्नेछ ।
१४. **समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने:** (१) कार्यपालिकाले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ ।
- (२) गाउँपालिका तथा नगरपालिकाले विषय विज्ञता आवश्यक पर्ने क्षेत्रमा कुनै सदस्य वा विषय विज्ञको संयोजकत्वमा कार्यदल गठन गर्न सक्नेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम गठन हुने समिति, उपसमिति वा कार्यदलको कार्यक्षेत्र, कार्यावधि र अन्य विषय त्यस्तो समिति, उपसमिति वा कार्यदल गठन गर्दाको बखत तोके बमोजिम हुनेछ ।
१५. **परिचालन र समन्वय गर्ने:** गाउँपालिका तथा नगरपालिकाले स्थानीयस्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका उपभोक्ता, निजी क्षेत्र, सामुदायिक सङ्घ संस्था, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रको परिचालन र समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न सक्नेछ ।
१६. **कार्यविभाजन र कार्यसम्पादन:** (१) कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ ।
- (२) उपदफा (१) बमोजिमको कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार समेत उल्लेख भएको हुनु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले पन्ध्र दिनभित्र प्रदेश र नेपाल सरकारमा पठाउनु पर्नेछ ।

- (४) उपदफा (१) बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन वा काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि निजको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछः—
- (क) अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकारः अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—
- (१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- (२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- (३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
- (४) सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,
- (५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
- (६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
- (७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
- (८) दफा १२ को खण्ड ड. बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने,
- (९) गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,
- (१०) गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- (११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- (१२) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- (१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
- (ख) उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकारः उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—
- (१) न्यायिक समितिको संयोजक भई कार्य गर्ने,

- (२) अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,
- (३) गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने,
- (४) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,
- (५) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,
- (६) सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने,
- (७) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,
- (८) सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।
- (ग) **वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:** वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—
 - (१) वडा समितिको अध्यक्ष भई कार्य गर्ने,
 - (२) वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
 - (३) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने,
 - (४) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने,
 - (५) दफा १२ को खण्ड ड मा उल्लिखित विषयमा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
 - (६) सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने,
 - (७) कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
- (घ) **कार्यपालिकाका सदस्यको काम, कर्तव्य र अधिकार:** कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
 - (१) कार्यपालिकाको बैठकमा भाग लिने,

- (२) अध्यक्ष वा प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- (३) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,
- (४) कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।

१७. बैठक र निर्णय: (१) कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

- (२) कार्यपालिकाको बैठकमा कार्यपालिकामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
- (३) कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मतिबाट हुनेछ ।
- (४) उपदफा (३) बमोजिम सर्वसम्मतिबाट निर्णय हुन नसकेमा कार्यपालिकामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत सदस्यबाट गरेको निर्णय कार्यपालिकाको निर्णय हुनेछ ।
- (५) कार्यपालिकाको बैठक तथा निर्णय सम्बन्धी अन्य व्यवस्था संविधानको धारा २१८ बमोजिमको नियमावली अनुसार हुनेछ ।

१८. अधिकार प्रत्यायोजन: (१) कार्यपालिकाले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा समितिका सदस्य, आफू अन्तर्गतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

- (२) प्रमुख वा उपप्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- (३) वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

बूढाबीलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बौद्धीय माध्यमको
बागमती प्रदेश
नागरिक वडापात्र

क्र.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गरी आवश्यक पर्ने प्रक्रिया	लाभो दरतुर तथा शुल्क	सेवा दिन लाग्ने कार्यवाही	जिम्मेवार अधिकारी	मुहुरी कुनै अधिकारी	
१.	उजुरी तथा विवादसम्बन्धी विवेदन दर्ता	१. उजुरी तथा विवादका सम्बन्धमा रीत पुगेको विवेदनपत्र । २. सम्बन्धित विवेदनको नेपाली भाषारिक्तता प्रमाणपत्रको प्रतिलिपी । ३. विवादसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू ।	१. आवश्यका कागजातसहितको विवेदनमा तोक लगाउने । २. राजस्व शाखामा दर्स्नु दिने । ३. ह्याजिक समितिमा विवेदन दर्ता गर्ने ।	रु १००	दैनन्दाद तोकिएकोमा हदबन्दादिने र नतीकिएको हदमा कार्यविधिमाजिन	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
२.	न्याय तामैली	१. सम्बन्धित विवेदनको प्रतिलिपी २. न्याय तामैली पत्र	१. प्रतिकारको बाजमा ह्याजिक समिति वा सम्बन्धित वडा कार्यालयमापुर्त न्याय वा सुचना लागेन भने । २. न्याय तामैलीबन्दा वा वडा कार्यालयले तामैलीको व्यहोरा सुनुनु सम्मिदिना पढाउने । ३. नाथि उल्लेखित बमोजिम तामैली हुन नसकेमा विद्युतीयमाध्यम वा पत्रिकाका सुचना प्रकाशन गरिने । ४. वडा कार्यालयमापुर्त तामैली गरिएको न्यायमा सम्बन्धित वडाको अध्यक्ष वा सदस्य तथा कतिपय दुईजना सभासभ्य नलाग्दानीको रोहदार हुनुपर्ने ।	मि शुल्क	विवेदन दर्ता भएको ३ दिनभित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
३.	उजुरी तथा विवादको प्रतिउत्तर / लिखित जवाफ दर्ता	१. उजुरी तथा विवादका सम्बन्धमा रीत पुगेको लिखित जवाफसहितको प्रतिउत्तर पत्र २. सम्बन्धित प्रतिकारको नेपाली भाषारिक्तता प्रमाणपत्रको प्रतिलिपी ३. विवादसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू	१. जवाफसहितको प्रतिउत्तर पत्रमा तोक लगाउने । २. राजस्व शाखामा दर्स्नु दिने । ३. ह्याजिक समितिमा दर्ता गरी सम्बन्धित मिशिलमा राख्ने ।	रु १००	न्याय तामैली भएको १५ दिनभित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
४.	मेलमिलाप कार्य	१. रीत पुगेको दुई पक्षहरूको मिलापका लागि मेलमिलाप नराइपुर्त भन्ने संयुक्त विवेदन । २. विवेदनकार्यहरूको भाषारिक्तताको प्रमाणपत्रको प्रतिलिपी	१. संयुक्त विवेदनमा तोक लगाउने । २. राजस्व शाखामा दर्स्नु दिने । ३. ह्याजिक समितिमा रोहदारमा मेलमिलाप हुने । ४. पहिलो सुनुनुमा मेलमिलाप नभए विवादको सम्बन्धित वडा मेलमिलाप रोहदारमा पढाउने । ५. मेलमिलाप हुन नसके विवाद पुनः ह्याजिक समितिमा पठाउने	मि शुल्क	विवेदन दर्ता भएको तीन महिना अघि १० दिनभित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
५.	(क) विरुद्धमा हुने अधिकार क्षेत्रजस्तै निर्णय र संरक्षणका अप्पैस जारी (ख) घर जग्गा तथा बैक सात रोक्का	१. विवेदनमा पेश गरिएका संलग्न आवश्यक प्रमाण कागजातहरू बुझ्ने २. वादी प्रतिकारको साथी ब्याज बकपत्र नराउने ३. अवल सम्बन्धित प्रमाण बुझ्ने / जग्गा माप जाँच गर्ने	सभासभ्य सरकार संलग्न ऐन, शोधको दायमा बसाः बमोजिम अवतरिम संरक्षणका अप्पैस दिने ।	मि शुल्क	मुहुरीको प्रतिलिपी अनुसार	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
६.	पुनरावेदनको न्याय दिने	जग्गा एचिन तथा पैक सात एचिन गरि विवेदन दिने	आपराधो हक लाग्ने प्रमाण पेश भएको विवेदन उपर सम्बन्धित मा.पो.का.मा पैक बुझ्ने	रु १०	जवाफ आएको ३ दिन भित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
७.	निर्णय कार्यालयमा नराइदिने वा चलन चलायदिने	हेसको दाया (B) बमोजिम निर्णय हुनु न्यायिक समितिको निर्णय सहित पराजित पक्षलाई हेसको दायमा ५५ बमोजिम पुनरावेदन न्याय दिने ।	निर्णय तयार भएको ३ दिन भित्र अनुसूचना उल्लेखित दायामा पुनरावेदन न्याय पठाउनु दिने	मि शुल्क	फैसला तयार भएको ३ दिन भित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
८.	अभियोगित निर्माण सम्बन्धी कारवाही	१. निर्णय कार्यालयमा नराइदिने वा चलन चलायदिने	आवश्यक कागजातसहितको विवेदनमा तोक लगाई ह्याजिक समितिमा दर्ता गर्ने । ह्याजिक समितिमा निर्णयउपर पुनरावेदन परेको भए री फैसला नई अभियोग नपुग्ने ह्याजिक समिति कार्यालयमा सम्बन्धी ऐन, शोध को प्रक्रियामा बमोजिम निर्णय कार्यालयमा हेरिने ।	मि शुल्क	न्यायिक समिति कार्यालय सम्बन्धी ऐन, शोध अनुसार चलन चलाइदिने	सम्बन्धित शाखा वा कार्यालय	नगर उपप्रमुख	
९.	नगर पास सम्बन्धी विवाद	१. उजुरी विवेदन २. सम्बन्धित निर्माण सम्बन्धी प्राथमिकताको प्रतिवेदन ३. जारी भएको न्याय बुझ्ने तोकिएको दायामा लिखित जवाफ ४. जग्गापानी प्रमाणपत्र ५. नगरपास भए नगरको प्रतिलिपी ६. निर्माण/नगरी स्वीकृति दिएको भए सोको प्रतिलिपी	नगर प्रमुखको एकल इजलासमा हेरिने ।	रु ३००-	नगरपालिकाको आर्थिक हेतमा उल्लेख भए बमोजिमको शुल्क र जरिवाना उजुरी कार्यालय नगरपालिकाले तोक बमोजिमको परीक्षा रकम जम्मा गर्नुपर्ने ।	५ महिनाभित्र	सम्बन्धित शाखा वा कार्यालय	नगर प्रमुख
१०.	व्यक्तिवादी उजुरी विवेदन नई जग्गा अन्य पत्रकार गुणवत्त	१. उजुरी विवेदन २. प्रतिकारको दायामा नेपाली भाषारिक्तता लेखिएको उजुरी विवेदन । ३. न्याय बुझि लिई न्यायदिने प्रतिउत्तर ४. आवश्यक प्रमाणहरू	१. विवेदनमा तोक लगाउने । २. राजस्वमा दर्स्नु दिने । ३. ह्याजिक समितिमा दर्ता गर्ने ।	रु ३००-	५ महिनाभित्र	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	
११.	निर्णय संलग्न कागजातको अवकल दिने	१. विवेदन २. सरोकारवाला भएको प्रमाण, भाषारिक्तताको प्रतिलिपी ३. दर्स्नु दिनेको रसिद	१. आवश्यक कागजातसहितको विवेदनमा तोक लगाउने । २. राजस्व शाखामा दर्स्नु दिने । ३. ह्याजिक समितिमा विवेदन दर्ता गर्ने ।	विवेदन दर्स्नु रु. १० प्रति पाना रु. ५	सोही दिन	शाखा प्रमुख र शाखामा कार्यरत कर्मचारी	नगर उपप्रमुख	

४. निर्णय उपर उजुरी सुन्ने अधिकारी:- प्रमुख प्रशासकीय अधिकृत

५. सूचना अधिकारी र प्रमुखको नाम र पद

कार्यालय प्रमुखको नाम र पद	श्री तुल्सीराम अर्याल प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारीको नाम र पद	श्री केदार कुमार खड्का प्रशासकीय अधिकृत

६. सम्पादित कार्यको विवरण

आ.व. २०७९।०८० वैशाखदेखि असार मसान्तसम्म भएका कार्यको प्रगति विवरण

प्रशासन महाशाखा

- ७ वटा कार्यपालिका बैठक सम्पन्न भएको,
- १२ वटा शाखा/महाशाखा प्रमुखहरूको बैठक भएको,
- ३ वटा कर्मचारी बैठकहरू सम्पन्न भएको,
- ३ वटा वडा सचिवहरूको बैठक सम्पन्न भएको,
- मिति २०८० जेठ १२ गते शुक्रबार नगरपालिकाको आ.व. ०७९।०८० को सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०८०।०८१ को लागि नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको,
- बूढानीलकण्ठ नगरपालिकाका नगरसभा सदस्यहरूलाई मिति २०८० असार १२ देखि १५ गते र २०८० असार १७ देखि १९ गतेसम्म दुई चरणमा सुशासन तथा संस्थागत क्षमता विकास प्रशिक्षण सम्पन्न,
- नगर कार्यपालिका सदस्य र महाशाखा प्रमुखज्यूहरूको संस्थागत सुशासन तथा क्षमता विकास विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न,
- सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन,
- हाजिरी तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गरिएको,
- कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक सम्बन्धी कार्य गरिएको,
- कर्मचारीहरूको सरुवा, सहमती तथा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्य गरिएको,
- वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयन, समन्वय तथा सहयोग सम्बन्धी कार्य गरिएको,

- कार्यालयको दर्ता चलानी र सहायता कक्षको व्यवस्थापन र संचालन सम्बन्धी कार्य गरिएको,
- तपसिल बमोजिम 'घ' वर्गको इजाजत पत्र वितरण तथा नवीकरण भएको,

क्र.सं.	विवरण	संख्या
१.	नयाँ इजाजतपत्र प्रदान गरिएका	०७

जनस्वास्थ्य महाशाखा

जनस्वास्थ्य महाशाखा अन्तर्गतका स्वास्थ्य सँस्थाहरुबाट आ.व. २०७९/८० को चौथो त्रैमासिक अवधिमा (वैशाख - आषाढ २०८०) प्रदान गरिएको प्रमुख सेवा सम्बन्धी विवरण

क्र.सं.	सूचक	ईकाई	प्रगति
१	स्वास्थ्य सँस्था मार्फत सेवा प्राप्त गर्ने जम्मा सेवाग्राहीको संख्या	जना	१५२६०
२	गाउँघर क्लिनिक मार्फत सेवा प्राप्त गर्ने जम्मा सेवाग्राहीको संख्या	जना	५७५
३	खोप केन्द्र मार्फत खोप सेवा प्राप्त गर्ने जम्मा सेवाग्राही (बालबालिका तथा गर्भवती महिला) को संख्या	जना	३२१८
४	बृद्धी अनुगमन गरिएका २ वर्ष मुनिका बालबालिकाको संख्या (नयाँ)	जना	५१२
५	१८० ट्याब्लेट आइरन चक्की प्राप्त गर्ने गर्भवती महिलाहरुको संख्या	जना	९०
६	प्रोटोकल अनुसार ८ पटक गर्भवती जाँच गराएका महिलाहरुको संख्या	जना	७०
७	स्वास्थ्य सँस्था (प्रशुती केन्द्र) मा सुत्केरी भएका महिलाहरुको संख्या	जना	३३
८	प्रोत्साहन यातायात खर्च प्राप्त गरेका सुत्केरी महिलाहरुको संख्या	जना	३३
९	गर्भवती उत्प्रेरणा खर्च प्राप्त गरेका महिलाहरुको संख्या	जना	१०
१०	प्रसुती पोषण भत्ता (रु. ३०००) प्राप्त गर्ने सुत्केरी महिलाहरुको संख्या	जना	३३
११	परिवार नियोजनको साधनको नयाँ प्रयोगकर्ताहरुको संख्या	जना	२८७
१२	क्षयरोगको उपचारका लागि दर्ता गरिएका नयाँ बिरामीको संख्या	जना	६३
१३	विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५" बमोजिम कडा रोगहरुको उपचारका निम्ति सहूलियतको सिफारिस गरिएका बिरामीको संख्या	जना	४५
१५	कोभिड-१९ बिरुद्धको खोपको QR Code Verification गरेको संख्या	जना	१४६०

जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखा

शाखाको नाम : संघ सस्था समन्वय शाखा

क्र.स.	कार्यक्रम विवरण	सङ्ख्या	खर्च रकम	कैफियत
१	संघ सस्था नवीकरण सिफारिस	१३		
२	संघ सस्था नयाँ दर्ताको लागि सिफारिस	९		
३	संघ सस्था परियोजना स्वीकृती/सहमती	१०		
	जम्मा सिफारिस	३२		

शाखाको नाम : महिला बालबालिका तथा समावेशीकरण शाखा

क्र.स.	कार्यक्रम विवरण	सङ्ख्या	खर्च रकम	कैफियत
१	जेष्ठ नागरिक परिचयपत्र वितरण	१७२		
२	अपाङ्गता परिचयपत्र वितरण	९		
३	आमा बाबुविहिन बालबालिकालाई संरक्षण भत्ता	७	५४,०००।-	
४	बिँउपुजी परिचालन कार्यक्रम	१४ समुह	१४,००,०००।-	
५	क्षमता अभिवृद्धि कार्यक्रम	२३२ जना		
६	सहजीकरण	१७ जना		

शाखाको नाम : सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा

क्र.स.	कार्यक्रम विवरण	सङ्ख्या	कैफियत
१	सामाजिक सुरक्षा भत्ता वितरण	५०२३ जना	
२	घटना दर्ता	७६५ वटा	
३	राष्ट्रिय परिचयपत्र विवरण संकलन	३८७५ जना	

सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा

व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन

जिल्ला : काठमाण्डौ गा.पा/न.पा. : बुढानिलकण्ठ दर्ता मिति देखि : २०८०-०१-०१ दर्ता मिति सम्म : २०८०-०३-३१

वडा नं.	जन्म				मृत्यु				सम्बन्ध	बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	जम्मा
	पुरुष	महिला	तेश्रो	जम्मा	पुरुष	महिला	तेश्रो	जम्मा	जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	जम्मा		
१	५	३		८	५	६		११		६	४	११					२९
२	८	७		१५	७	६		१३	४	१३	२१	५९	२	६			६८
३	९	६		१५	२	२		४	१	२०	६	१८	१	४			४७
४	४	९		१३	२	४		६	२	१०	२३	७३	४	१५			५८
५	८	६		१४	३	२		५	३	८	१२	५०					४२
६	७	५		१२	१	१		२	३	६	२८	११३					५१
७	७	६		१३	२	५		७		८	११	३९	१	४			४०
८	१०	७		१७	५	८		१३	३	१४	३०	९८	५	१३			८२
९	६	८		१४	१	२		३	६	१२	२७	८५	४	१४			६६
१०	१५	१३		२८	५	४		९	६	२८	४०	१२९	४	९			११५
११	१			१	१	३		४	४	२१	२५	८०	१	४			५६
१२	८	१२		२०	५	५		१०	३	९	१५	५०	२	३			५९
१३	१०	७		१७	६	५		११		१३	१०	३७	१	२			५२
जम्मा	९८	८९	०	१८७	४५	५३	०	९८	३५	१६८	२५२	८५०	२५	७४	०		७६५

सामाजिक सुरक्षा भत्ता वितरणको विवरण

जिल्ला : काठमाण्डौ गा.पा/न.पा. : बुढानिलकण्ठ

आर्थिक वर्ष : २०७९/८०

लाभग्राहीको विवरण	चौथो त्रैमासिक	
	कायम संख्या	रकम
अन्य जेष्ठ नागरिक भत्ता	३२२७	३८०३७०७९
जेष्ठ नागरिक भत्ता (दलित)	९०७	८३५५७३
जेष्ठ नागरिक एकल महिला	५९५	४०७४९४९

जेष्ठ नागरिक क्षेत्र तोकिएका	०	०
सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका	०	०
विधवा	७६३	६०२७५६०
न्यायीक पृथकीकरण गरी बसेका	०	०
पूर्ण अपाङ्गता भत्ता	१४०	१६५५८५०
अति अशक्त अपाङ्गता भत्ता	१६४	१०३४२०८
क्षेत्र तोकिएका बालबालिका	०	०
लोपन्मुख बालबालिका	०	०
दलित बालबालिका	१०२	१५३३९८
आफ्नो हेरचाह आफै गर्न नसक्नेलाई स्याहार भत्ता	०	०
लोपन्मुख जाति	५	५९८५०
जम्मा	५०२३	५१८७८४६७

सहकारी शाखा

- (१) मिति २०८० वैशाख १५ गते कास्कुन, आन्तरिक राजस्व कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा सहकारीका प्रतिनिधिहरू ८० जनालाई १ दिने करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको।
- (२) मिति २०८० जेठ २४ र २५ गते सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण समितिका पदाधिकारीहरूलाई सहकारीको कार्य योजना तयारी, ऐन कानून र ऋण प्रदानका कानूनी आधार सम्बन्धमा र हालको तरलता अभाव र जोखिम नियन्त्रण सम्बन्धमा २ दिने तालिम सञ्चालन गरिएको।
- (३) नगरपालिकामा रहेका सबै सहकारीको अनुगमन गरीइ आवश्यक निर्देशन र प्रतिवेदन तयार गरिएको।

सुशासन शाखा

- (१) कार्यपालिका बैठक संचालनका लागि सूचना, पत्राचार र व्यवस्थापन सम्बन्धी कार्य गरिएको,
- (२) नगरसभा तथा कार्यपालिकाको बैठकको निर्णय तयार सम्बन्धी कार्य गरिएको,
- (३) कार्यालयका तथा कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयनका लागि जानकारी गराउने एवं पत्राचार सम्बन्धी कार्य गरिएको,
- (४) नगरपालिकाको काम कारबाही सम्बन्धमा विभिन्न आयोग तथा निकायमा परेका उजुरीहरूको सम्बन्धित शाखाहरूबाट जानकारी लिई जवाफ तयार गरेको,
- (५) सेवाग्राही तथा सरोकारवालहरूबाट प्राप्त उजुरी तथा गुनासो सम्बन्धी कार्य गरिएको,

नगर प्रहरी व्यवस्था शाखा

- (१) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन सम्बन्धी कार्य गरिएको,
- (२) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण सम्बन्धी कार्य गरिएको,
- (३) बू.न.पा. अन्तर्गत हुने सभा, समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्य गरिएको,
- (४) बजार अनुगमन सम्बन्धी कार्य गरिएको,
- (५) आगलागीका घटनामा दमकल परिचालन गरी आगो नियन्त्रणमा लिएको,

बूढानीलकण्ठ नगर प्रहरीहरूको आर्थिक वर्षको कार्य सम्पादन प्रगति प्रतिवेदन २०७९/०८० का विषयहरू:-

❖ आगलागी नियन्त्रण सम्बन्धमा

बूढानीलकण्ठ नगरपालिका भित्रको क्षेत्र र साथै खबर आएको अन्य नगरपालिकाहरूको क्षेत्रहरूमा विभिन्न मिती र स्थानमा घरमा,पसलमा, पेट्रोल पम्पमा, उधोग कलकारखाना ,गोदाममा र जंगलमा लागेको आगो गरी जम्मा ४३ पटक आगो नियन्त्रण गरेको ।

❖ जोखिमयुक्त रुखहरू कटान सम्बन्धी

बूढानीलकण्ठ नगरपालिका भित्र रहेका वडा नं १ देखी वडा नं १३ सम्मका केही वडाहरूमा विभिन्न मिती र स्थानमा पहिरोका कारण ढलेका केही रुखहरू,घरलाई असर पार्ने रुखहरू, बाटो अवरुद्ध हुने गरी ढलेका केहि रुखहरू गरी जोखिमयुक्त पटक पटक गरी जम्मा ३० वटा रुखहरू कटान गरियो ।

❖ बाढी पहिरो रोकथाम बाटो मर्मत तथा ढल व्यवस्थापन कार्य सम्बन्धमा

बूढानीलकण्ठ नगरपालिका वडा नं १ देखी वडा नं १३ सम्मको केही वडाहरुमा गएको पहिरो बाढी डोजर सहित गएर पन्छ्याई पाल हालेर थप क्षती हुनबाट रोकथाम गरेको र पहिरोका कारण क्षती भएको घरको उचित बास स्थानको व्यवस्था गरेको, कार्यालयको आदेश र सबै वडाको माग बमोजिम बाटो बनाउने सम्याउने ग्राबेल हाल्ने जस्तो काम गर्दै आएको। विपद व्यवस्थापनको लागी प्रतयेक वडामा पाल बितरण गर्न गएको। दैनिक जसो विपद परेको ठाउँमा जस्तै माटओ पन्छ्याउन बाटो खुलाउन डोजर लिई गएको।

❖ न्यायिक समितीको आदेश पालना र अनाधिकृत संरचना हटाएको सम्बन्धमा

वडा नं १ देखी वडा नं १३ सम्मको केही वडा हरुमा हुने गरेको सार्वजनिक जग्गामा बनाएको घरहरु रोकन,मापदण्ड विपरित नक्सा पास बिना बनाईएका संरचना , खोला मिचेर बनाईएका घर र पर्खाल-भत्काउन,न्यायिक समितिको आदेश अनुशार पिडित पक्षको हितमा घर भाडा उठाउने,तालचा लगाउने जग्गा नापजाचको बिबाद मिलाउने , सुचना टाँस गर्ने, विवाद मिलाउने सार्वजनिक सम्पतिको संरक्षण धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण आदी कार्य गरेको।

❖ स्वास्थ्य सम्बन्धमा

कोरोना भाईरस कोभिड-१९ बिरुद्दको खोप लगाउने अभियानमा प्रत्येक स्वास्थ्य चौकीमा सहजिकरण गर्न गएको स्वास्थ्य सामग्री लिन टेकु र बु.न.पा भित्रको स्वास्थ्य चौकिहरुमा वितरण गर्न गएको डेंगु नियन्त्रण गर्न औषधी (स्प्रे) छर्न गएको स्वास्थ्य जनचेतना सम्बन्धी प्रचार प्रसार गर्न गएको। स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधि वितरण गर्न गएको।

❖ संस्कृती सम्पदा संरक्षण तथा कार्यालयले आयोजना गर्ने मेला पर्व सम्बन्धमा:-

- कार्यालयले आयोजना गरेको २ दिने कृषी मेलामा शान्ती सुरक्षा तथा यातायात आवागमन को व्यवस्था मिलाई सहजपुर्ण वातावरणमा मेला सञ्चालनमा गरेको।
- बूढानीलकण्ठको भद्रकाली नौलिन जात्रा मा ५ दिन (दिन रात र बिहान) २४ घण्टा खटिई जात्रालाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गरेको।
- कार्यालयले आयोजना गरेको २ दिने वृती मार्ग निर्देशन तथा रोजगार मेलालाई सफलतापुर्व सम्पन्न गराउन शान्ती सुरक्षा तथा यातायात आवागमन को व्यवस्था र स्टलको व्यवस्था मिलाई सहयोग गरेको।

❖ राजश्व संकलन: (वैशाखदेखि असारसम्म) अव्यवस्थित रुपमा सडकमा राखिएका गाडालाई नियन्त्रणमा लिई राजश्व असुली गरेको रकम

वैशाख ३०५००।-

जेठ २७०००।-

असार २९५००।-

रोजगार सेवा केन्द्र

२०८० बैशाख १ देखि असाढ मसान्त सम्मको प्रगति विवरण

- ३३ जना सूचीकृत बेरोजगारलाई औसतमा १९ दिन जम्मा ६२७ कार्यदिन रोजगारीमा संलग्न गराई ज्याला वापत रु.४३६३९२ रकम भुक्तानी गरिएको ।
- वैदेशिक रोजगारमा जानको लागि १९ जना श्रमिकको अनलाइन श्रम स्वीकृतिको लागि सहजिकरण गरी श्रम स्वीकृति दिइएको ।

शहरी विकास तथा पूर्वाधार विकास महाशाखा

भवन नक्सापास तथा नामसारीको विवरण

नक्सापास: १७८ वटा

निर्माण सम्पन्न: ३१५ वटा

नामसारी: १४८ वटा

कृषि विकास शाखा

मिति : २०८०/०१/०१ गते देखि २०८०/०३/३१ गते सम्मको प्रगति विवरण **संघीय सशर्त** अनुदान कार्यक्रम
महाशाखा/शाखाको नाम : कृषि विकास शाखा

रकम रु. हजारमा

क्र.सं.	योजना/कार्यक्रमको नाम	विनियोजित बजेट	लक्ष्य	इकाई	वित्तीय प्रगति		भौतिक प्रगति प्रतिशत	लाभान्वित घर धुरीसंख्या	मुख्य-मुख्य क्रियाकलाप	सेवा पुगेका वडाहरू
					कुल खर्च	प्रतिशत				
१	०७८।०७९ मा स्थापना भएका कृषि तर्फका साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम निरन्तरता तर्फ ।	६००	२	संख्या	६००	१००	१००	८	सूचना प्रकाशन, निवेदन संकलन कार्यक्रम संचालन	६ र १३ वडामा
२	तरकारी वालीको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन । (आ.व. २०७९/०८०) नयाँ	१२००	३	संख्या	९००	७५	६६.७	३	सूचना प्रकाशन, निवेदन संकलन कार्यक्रम संचालन	५, ६ र १३ वडामा

मिति : २०८०/०१/०१ गते देखि २०८०/०३/३१ गते सम्मको प्रगति विवरण **आन्तरिक** अनुदान कार्यक्रम
महाशाखा/शाखाको नाम : कृषि विकास शाखा

रकम रु. हजारमा

सि.नं.	योजना/कार्यक्रमको नाम	विनियोजित बजेट	लक्ष्य	इकाई	वित्तीय प्रगति		भौतिक प्रगति प्रतिशत	लाभान्वित घर धुरीसंख्या	मुख्य-मुख्य क्रियाकलाप	सेवा पुगेका वडाहरू
					कुल खर्च	प्रतिशत				
१	५० प्रतिशत अनुदानमा प्लाष्टिक घर निर्माण (२० मी. लम्बाई ६ मी. चौडाई)	५००	३१	संख्या	५००	१००	१००	६	सूचना प्रकाशन, निवेदन संकलन, कार्यक्रम संचालन	७, ८ र १३ वडामा
२	५० प्रतिशत अनुदानमा जैविक विषादी वितरण	१४०	माग अनुसार	०	१४०	१००	१००	२१०	सूचना प्रकाशन, निवेदन संकलन, कार्यक्रम संचालन	१३ वटै वडाहरूमा
३	निःशुल्क आकास्मीक वाली संरक्षण सेवा	१५०	०	०	१५०	१००	१००	९०	सूचना प्रकाशन, निवेदन संकलन, कार्यक्रम संचालन	१३ वटै वडाहरूमा
४	नगर स्तरीय कौशी खेती तालीम	३२५	५	संख्या	३०८	९४.७७	१००	१०५	सूचना प्रकाशन, निवेदन संकलन, कार्यक्रम संचालन	१३ वटै वडाहरूमा

पशु विकास शाखा

सि.नं.	योजना / कार्यक्रमको नाम	वार्षिक लक्ष्य	ईकाई	तृतीय चौमासिक लक्ष्य प्रगति						वार्षिक प्रगति	कैफियत
				लक्ष्य	चैत्र	वैशाख	जेष्ठ	आषाढ	जम्मा		
१	पशु स्वास्थ्य सेवा तथा विमा प्रवर्द्धन कार्यक्रम										
१.१	औषधी खरिद										
	प्रथमिक उपचार	३०००	संख्या	१०००	२६१	१२३	३४५	६५७	१६१५	४०१५	
	परजीवि नियन्त्रण	२८००	संख्या	९३३	४९०	४४२	१८३	२९३	१४०८	३३५४	
	गाइनोकोलोजीकल उपचार	२५०	संख्या	१२५	३	५	६	९	२३	२९८	
	माइनर तथा मेजर सर्जरी	१००	संख्या	२५	५	३	४	५	१७	२३२	
	पशु बन्ध्याकरण	आ.सं.	संख्या		५	७	९	११	३२	११४	
१.२	प्रयोगशाला सेवा कार्यक्रम			५०					०	०	
	गोबर परिक्षण	९००	संख्या	३००	७५	६४	१२८	५९	३२६	२१६७	
	दुध परिक्षण	१५०	संख्या	५०	४९	५	४	६	६४	२२७	
	छाला परिक्षण	१००	संख्या	३४	२	३	२	४	९	२९	
	रतग परिक्षण	१००	संख्या	३४	४	५	५	३	१७	३०८	
१.३	संक्रामक तथा सिमाबिहिन रोग रोकथामको लागीखोप कार्यक्रम										
	एफ एम डी.भ्याक्सिन	२५००	संख्या	८३४	४७०	४००	३३०	१००	१३००	२८८९	

	पि.पि.आर भ्याक्सिन	३५००	संख्या	११६७	४००	१००	१९५	३५०	१०४५	५२८५	
	स्वाइन फिवर भ्याक्सिन	५००	संख्या	१६७			१५०		१५०	५६१	
	रानीखेत म्याक्सिन	४०००	संख्या	१३३४	८००	१२००	१५०		२१५०	२९५०	
	रेविज खोप सेवा				७०	१९५	९०	१७०	५२५	१५६५	
१.४	पशु विमा प्रवर्द्धन कार्यक्रम								०		
	पशु विमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम	१	पटक		१				१	१	
	पशु विमा कार्यक्रम			२००					०	०	
	गाइ, भैंसी र बाखा				२२५	२३०	२२०	२१५	८९०	२३५६	
	पशु विमा मृत्यु दावी				२५	२२	२७	२४	९८	३१३	
	जुनोसिस तथा जैविक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम	१	पटक			१			१	१	
	जुनोसिस तथा जैविक सुरक्षा सम्बन्धि स्कूल शिक्षा कार्यक्रम	४	पटक	२५					०	१	
१.५	पशु बिकाश प्रवर्द्धन कार्यक्रम									०	
	बर्षे घांस नेपियरी	१०००	सेट्स	१०००				५००००	५००००	५००००	NLSIP
	बर्षे घांस टियोसेन्टी	१५००	के.जी				१५००		१५००	१५००	
	हिउदे जै घांस बितरण	१२००	के.जी							१२००	
	दूध तथा दाना परिक्षण	१	पटक		१				१	१	

	गाई भैसीको लागि लिप्टीङ्ग मेसिन खरिद	१	संख्या	१				१	१
	काउ म्याट बितरण कार्यक्रम ५० प्रतिशत अनुदान	११५	संख्या					०	१२७
	मासु दाना डेरी औषधी पसल अनुगमन	२	पटक	१				१	१
	गाई भैसी तथा बाख्रा पालन तालीम ३दिने	१	पटक	१		१		१	१
१.६	सामुदायिक कुकुर तथा पशु व्यवस्थापन	१	पटक					०	१
	सामुदायिक कुकुर बन्ध्याकरण तथा व्यवस्थापनक	१	पटक					०	१
	सडक पशु चौपाया व्यवस्थापन तथा स्थानन्तरण	१	पटक					०	१
१.७	नश्ल सुधार कार्यक्रम								
	कृत्रिम गर्भाधानका लागि तरल नाइट्रोजन व्यवस्थापन								
	गाई			४२४	३५१	२१४	२५१	१२४०	३७५७
	भैसी			१५	११	१४	११	५१	१६३
	बाख्रा			२२	११	१०	९	५२	१४१
	कृत्रिम गर्भाधानका लागि तरल नाइट्रोजन व्यवस्थापन	१२	पटक	२५	६०	६०	६०	२४०	७२०
	कृत्रिम गर्भाधानका लागि वीर्य सिथ गन ल्लोब एप्रोन खरिद	४	पटक	५०	१			१	३

	कृत्रिम गर्भाधान सम्बन्धी तालिम/गोष्ठी इन्सीमेनेटर	१	पटक				१		१	१
	बाभोपन निवारण कार्यक्रम	१	पटक	१					०	०
	कृत्रिम थर्भाधान तथा फिट सप्लीमेन्ट बितरण	१	पटक	१			१		१	१
	बोका बितरण कार्यक्रम	१	पटक							०
१.८	रेविज दिवश कार्यक्रम	१	पटक							१
१.९	कार्यलय सन्चालनको लागी सामाग्री तथा सन्चार	१२	पटक	४	१	१	१	१	४	१२
२.०	मिट मार्ट स्थापना कार्यक्रम	१	पटक							०
२.१	बाखा प्रबर्धन कार्यक्रम	२	पटक							
२.२	कृषि तथा पशु पन्छी निती नर्जुमा परामर्श सम्बन्धी अ.क.	१	पटक				१	१		१
२.३	घर पालुवा कुकुरहरुमा चिप्स राखी रजिष्ट्रेशन गरिने	१	पटक							
२.४	किसान कार्ड बितरण									१४८
३.०	लम्पी स्किन रोगको रोकथाम तथा उपचार सेवा		आकस्मिक सेवा							
३.१	लम्पी स्किन रोगको उपचार सेवा		"				६५	१००		१६५
३.२	लम्पी स्किन रोगको खोप सेवा		"				६३५	१५४३		२१७८

७. ऐन, नियम, कार्यविधि र निर्देशिकाको सूची

(क) ऐन

क्र.सं.	ऐनको नाम
१	सहकारी ऐन, २०७५
२	न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन, २०७५
३	स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी ऐन, २०७५
४	कर निर्धारण ऐन, २०७५
५	आर्थिक ऐन, २०७५
६	विनियोजन ऐन, २०७६
७	आर्थिक ऐन, २०७६
८	बूढानीलकण्ठ नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७६
९	बू.न.पा. नगर प्रहरी ऐन, २०७७
१०	बू.न.पा. को वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७
११	विनियोजन ऐन, २०७७
१२	आर्थिक ऐन, २०७७
१३	बू.न.पा. विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७७
१४	बू.न.पा. खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०७७
१५	आर्थिक ऐन, २०७८
१६	विनियोजन ऐन, २०७८
१७	बू.न.पा. कर्मचारीहरूको तहवृद्धि/ बढुवा गर्नेसम्बन्धी ऐन, २०७८

(ख) नियमावली

क्र.सं.	नियमावलीको नाम
१	नगर प्रहरी नियमावली २०७५
२	बूढानीलकण्ठ नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७५
३	बूढानीलकण्ठ नगरपालिकाको सहकारी नियमावली, २०७७
४	बूढानीलकण्ठ नगरपालिकाको सहकारी नियमावली, २०७८

(ग) कार्यविधि

क्र.सं.	कार्यविधि
१	स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, २०७५
२	बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७५
३	विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यविधि
४	घ वर्गको निर्माण व्यावसायी इजाजतपत्रसम्बन्धी कार्यविधि, २०७५
५	संघ संस्था दर्ता कार्यविधि, २०७५
६	वडा कार्यालय सञ्चालन कार्यविधि, २०७५
७	उपभोक्ता समिति गठन, आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५
८	फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५
९	शिक्षा व्यवस्थापन कार्यविधि, २०७५
१०	युवा तथा खेलकुद विकास निर्देशिका, २०७५
११	करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७५
१२	नगरसभा सञ्चालन कार्यविधि, २०७५

१३	स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सञ्चालनसम्बन्धी कार्यविधि
१४	भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्य सञ्चालन कार्यविधि, २०७५
१५	टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७५
१६	अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५
१७	महिला उद्यमशिल तालिम तथा रोजगार विकास समिति सञ्चालन कार्यविधि, २०७६
१८	बूढानीलकण्ठ नगरपालिका मर्मत सम्भार कोष सञ्चालनसम्बन्धी कार्यविधि, २०७७
१९	सार्वजनिक जग्गा तथा सरकारी सम्पत्ति संरक्षण र उपयोगसम्बन्धी कार्यविधि, २०७७
२०	घर बहाल कर व्यवस्थापन कार्यविधि, २०७७
२१	स्थानीय लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७
२२	सार्वजनिक जवाफदेहिता प्रवर्धनसम्बन्धी कार्यविधि, २०७७
२३	विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन गर्न बनेको कार्यविधि, २०७७
२४	महिला विकास समन्वय समिति कार्यविधि, २०७७
२५	बूढानीलकण्ठ पर्यटन बोर्ड (गठन तथा सञ्चालन) कार्यविधि, २०७७
२६	प्राङ्गारिक मल अनुदान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७
२७	प्राङ्गारिक कौसी खेती प्रवर्धनसम्बन्धी कार्यविधि, २०७७
२८	कृषि यान्त्रिकरण तथा कृषि औजार उपकरण प्रवर्द्धन कार्यविधि, २०७७
२९	वैदेशिक रोजगारबाट फर्किएका तथा नेपालमा कृषि पेशामा संलग्न युवा लक्षित व्यवसायिक कृषि कार्यक्रम सञ्चालन कार्यविधि, २०७७
३०	मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापन कार्यविधि २०७७
३१	नगर युवा परिषद् कार्यविधि, २०७७

३२	बूढानीलकण्ठ नगरपालिकाले होम आइसोलेसनलाई व्यवस्थित गर्न बनाएको कार्यविधि, २०७७
३३	बूढानीलकण्ठ नगरपालिकाको सूचकाङ्कमा आधारित कर्मचारी प्रोत्साहन प्रणाली सूचकाङ्क तथा कार्यविधि, २०७७
३४	आइशोलेसन व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७
३५	स्थानीय बाल अधिकार समिति गठन तथा परिचालन कार्यविधि, २०७७
३६	विधायन समितिको कार्यसम्पादन कार्यविधि, २०७७
३७	सुशासन समितिको कार्यसम्पादन कार्यविधि, २०७७
३८	प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७
३९	श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८
४०	बूढानीलकण्ठ नगरपालिकाको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८
४१	बूढानीलकण्ठ नगरपालिकाको मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८
४२	स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सम्बर्धनसम्बन्धी कार्यविधि
४३	आर्थिक सुशासन कार्यविधि, २०७८
४४	सार्वजनिक परीक्षण कार्यलाई व्यवस्थित गर्न बनेको कार्यविधि, २०७८
४५	सार्वजनिक सुनुवाई कार्यलाई व्यवस्थित गर्न बनेको कार्यविधि, २०७८
४६	बूढानीलकण्ठ नगरपालिकाको सामाजिक परीक्षण कार्यलाई व्यवस्थित गर्न बनेको कार्यविधि, २०७८
४७	अनुदान तथा आर्थिक सहायतसम्बन्धी कार्यविधि, २०७८

(घ) निर्देशिका

क्र.सं.	निर्देशिकाको नाम
१	बजार अनुगमन निर्देशिका, २०७५

२	खेलकुद विकास निर्देशिका, २०७५
३	स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका, २०७६
४	जेष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७६
५	बू.न.पा. स्वयंसेवक परिचालन निर्देशिका, २०७७
६	विउं पूँजी परिचालन निर्देशिका, २०७७
७	तालिम, गोष्ठी, कार्यशाला तथा अध्ययन अवलोकन भ्रमण खर्च सम्बन्धी निर्देशिका-२०७७
८	बूढानीलकण्ठ नगरपालिकाको कार्य सञ्चालन निर्देशिका, २०७८
९	गैर सरकारी संस्थाहरूसँग सहकार्यसम्बन्धी निर्देशिका, २०७८

(ड) अन्य (नीति, आचारसंहिता र मापदण्ड समेत)

क्र.सं.	नीति, आचारसंहिता तथा मापदण्डको नाम
१	नगर स्वास्थ्य नीति, २०७८
२	सामाजिक समावेशीकरण नीति
३	सुशासन (सञ्चालन तथा व्यवस्थापन) नीति, २०७८
४	स्वस्थकर खाद्य पदार्थ खरिद तथा बिक्री वितरण नीति, २०७८
५	बूढानीलकण्ठ नगरपालिकाको पदाधिकारीहरूको आचारसंहिता, २०७६
६	बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीको आचार संहिता, २०७७
७	उद्यमसिलता विकास कार्यविधि तथा मापदण्ड, २०७७
८	आन्तरिक सह-लगानीको योजना सञ्चालनसम्बन्धी मापदण्ड, २०७७
९	बूढानीलकण्ठ नगरपालिकाको भवन निर्माणसम्बन्धी मापदण्ड, २०७८

८. आम्दानी, खर्च तथा आर्थिक कारोबारसम्बन्धी अद्यावधिक विवरण



बुढानिलकण्ठ नगरपालिका
कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/१०१-२०८०/१३९

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	६३,५९,४६,०६१.००	७,३४,७५,०००.००	११.५७	५६,१६,७१,०६१.००	चालु	१,०५,८०,०२,२७६.००	८,४४,९२,९७२.८४	७.९९	९७,३५,०९,३०३.१६
१३३११ समानिकरण अनुदान	२९,३९,००,०००.००	७,३४,७५,०००.००	२५	२२,०४,२५,०००.००	२११११ पारिश्रमिक कर्मचारी	२२,७८,७३,०००.००	३,००,११,५१६.२६	१३.१७	१९,७८,६१,४८३.७४
१३३१२ शसर्त अनुदान चालु	२४,७०,३९,०००.००	०.००	०	२४,७०,३९,०००.००	२११२१ पोशाक	२५,३०,०००.००	२०,१०,०००.००	७९.४५	५,२०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	७,४२,१५,०६१.००	०.००	०	७,४२,१५,०६१.००	२११२२ खाद्यान्न	१०,००,०००.००	(२२,७५०.००)	-२.२७	१०,२२,७५०.००
१३३१४ विशेष अनुदान चालु	२,००,००,०००.००	०.००	०	२,००,००,०००.००	२११२३ औषधीउपचार खर्च	५४,४०,०००.००	२०,०००.००	०.३७	५४,२०,०००.००
प्रदेश सरकार	८,८२,८९,०००.००	०.००	०	८,८२,८९,०००.००	२११३१ स्थानीय भत्ता	३९,०००.००	०.००	०	३९,०००.००
१३३११ समानिकरण अनुदान	३,००,७३,०००.००	०.००	०	३,००,७३,०००.००	२११३२ महंगी भत्ता	४८,००,०००.००	७,८०,०६६.६७	१६.२५	४०,१९,९३३.३३
१३३१२ शसर्त अनुदान चालु	२,०७,८१,०००.००	०.००	०	२,०७,८१,०००.००	२११३३ कर्मचारीको बैठक भत्ता	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१४ विशेष अनुदान चालु	७५,००,०००.००	०.००	०	७५,००,०००.००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५७,००,०००.००	१९,२६,१९५.००	३३.७९	३७,७३,८०५.००
१३३१७ समपुरक अनुदान पुँजीगत	२,९९,३५,०००.००	०.००	०	२,९९,३५,०००.००	२११३९ अन्य भत्ता	१,४५,६७,०००.००	९५,६३७.५०	०.६६	१,४४,७१,३६२.५०
राजस्व बाडफाड	७०,१५,३७,७९९.४९	०.००	०	७०,१५,३७,७९९.४९	२११४१ पदाधिकारी बैठक भत्ता	५०,००,०००.००	३,६४,०००.००	७.२८	४६,३६,०००.००
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	५१,२३,५५,७९९.४९	०.००	०	५१,२३,५५,७९९.४९	२११४२ पदाधिकारीअन्य सुबिधा	१,३०,००,०००.००	२९,३४,०००.००	२२.५७	१,००,६६,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	१३,१६,४१,०००.००	०.००	०	१३,१६,४१,०००.००	२११४९ पदाधिकारी अन्य भत्ता	३,००,०००.००	०.००	०	३,००,०००.००
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	०.००	०.००	०	०.००	२१२११ कर्मचारीको सामाजिक सुरक्षा कोष खर्च	१,००,००,०००.००	११,९९,८०३.२०	१२	८८,००,१९६.८०
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन	५,१०,४१,०००.००	०.००	०	५,१०,४१,०००.००	२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
					२१२१३ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
					२१२१४ कर्मचारी कल्याण कोष	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००
					२२१११ पानी तथा बिजुली	२५,००,०००.००	२,४४,५८७.७८	९.७७	२२,५५,४१२.२२
					२२११२ संचार महसुल	२५,००,०००.००	१७,१४०.००	०.६९	२४,८२,८६०.००
					२२२११ इन्धन (पदाधिकारी)	८,००,०००.००	०.००	०	८,००,०००.००
					२२२१२ इन्धन (कार्यालय प्रयोजन)	६७,००,०००.००	६,६५,५०३.००	९.९३	६०,३४,४९७.००
					२२२१३ सवारी साधन मर्मत खर्च	२०,००,०००.००	२,०८,६२७.००	१०.४३	१७,९१,३७३.००

smx



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधि : २०८०/१०१-२०८०/०१/३१

आय				व्यय								
क्र												
				२२२१४ बिमा तथा नवीकरण खर्च	५०,००,०००.००	०.००	०	५०,००,०००.००				
११४७२	बौद्धफाँडबाट प्राप्त हुने विज्ञापन कर	१०,००,०००.००	०.००	०	१०,००,०००.००			२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	८५,९६,०००.००	८,१४,००५.००	९.४७	७७,८१,९९५.००
१४१५३	बौद्धफाँड भई प्राप्त वन रोयल्टी	१०,००,०००.००	०.००	०	१०,००,०००.००			२२३११ मसलन्द तथा कार्यालय सामग्री	२,३१,८०,०००.००	३,२६,९९०.००	१.४१	२,२८,५३,०१०.००
१४१५७	बौद्धफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने आय	४५,००,०००.००	०.००	०	४५,००,०००.००			२२३१३ पुस्तक तथा सामग्री खर्च	४४,८७,०००.००	३२,००,०००.००	७१.३१	१२,८७,०००.००
	अन्तरिक श्रोत	१,७८,९७,७३,२००.५१	०.००	०	१,७८,९७,७३,२००.५१			२२३१४ इन्धन - अन्य प्रयोजन	५,००,०००.००	०.००	०	५,००,०००.००
११३१३	एकीकृत सम्पत्ती कर	८,००,००,०००.००	०.००	०	८,००,००,०००.००			२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	८३,५०,०००.००	५,८१,२६४.००	६.९६	७७,६८,७३६.००
११३१४	भूमिकर/मालपोत	५०,००,०००.००	०.००	०	५०,००,०००.००			२२३१९ अन्य कार्यालय संचालन खर्च	१,३९,८५,०००.००	१,२४,९७०.००	०.८९	१,३८,६०,०३०.००
११३२१	घरवहाल कर	६,००,००,०००.००	०.००	०	६,००,००,०००.००			२२४११ सेवा र परामर्श खर्च	२,०५,००,०००.००	१,५६,०९२.००	०.७६	२,०३,४३,९०८.००
१४२१९	अन्य सेवा शुल्क तथा बिक्री	३,५०,००,०००.००	०.००	०	३,५०,००,०००.००			२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	४,५८,००,०००.००	३,०६,४८७.००	०.६७	४,५४,९३,५१३.००
१४२४२	नक्सामापास दस्तुर	७,५०,००,०००.००	०.००	०	७,५०,००,०००.००			२२४१३ करार सेवा शुल्क	४,६०,००,०००.००	७०,३३,७४४.४०	१५.२९	३,८९,६६,२५५.६०
१४२४३	सिफारिश दस्तुर	०.००	०.००	०	०.००			२२४१४ सरसफाईसेवा शुल्क	१७,००,०००.००	०.००	०	१७,००,०००.००
१४२६५	अन्य क्षेत्रको आय	०.००	०.००	०	०.००			२२५११ कर्मचारी तालिम खर्च	५०,००,०००.००	०.००	०	५०,००,०००.००
१४३११	न्यायिक दण्ड, जरिवाना र जफत	२०,००,०००.००	०.००	०	२०,००,०००.००			२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२,४५,९५,०००.००	४,०२,८५०.००	१.६४	२,४१,९२,१५०.००
१४६११	व्यवसाय कर	३,००,००,०००.००	०.००	०	३,००,००,०००.००			२२५२१ उत्पादन सामग्री / सेवा खर्च	१०,००,०००.००	५०,०००.००	५	९,५०,०००.००
३२१२२	बैंक मौज्जात	१,५०,२७,७३,२००.५१	०.००	०	१,५०,२७,७३,२००.५१			२२५२२ कार्यक्रम खर्च	२२,३२,४५,३२४.००	१,०९,७५,०५१.१३	४.९२	२१,२२,७०,२७२.८७
	जम्मा	३,२१,४७,४६,०६१.००	७,३४,७५,०००.००	२.२८	३,१४,१२,७१,०६१.००			२२५२९ विविध कार्यक्रम खर्च	६,४९,७९,०००.००	२४,९४,१०१.००	३.८४	६,२४,८४,८९९.००
								२२६११ अनुगमन, मूल्यांकन खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००
								२२६१२ भ्रमण खर्च	८,९२,०००.००	१८,१००.००	२.०२	८,७३,९००.००
								२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	३०,००,०००.००	२,६५,५००.००	८.८५	२७,३४,५००.००
								२२७११ विविध खर्च	७,३८,६३,९५२.००	३६,३८,९३०.९०	४.९३	७,०२,२५,०२१.१०
								२२७२१ सभा सञ्चालन खर्च	१८,००,०००.००	०.००	०	१८,००,०००.००
								२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	४,५९,४४,०००.००	१,१०,२७,११६.००	२४	३,४९,१६,८८४.००

2mX

2mX



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/१/०१-२०८०/०१/३१

आय	व्यय			
२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१,९५,००,०००.००	५०,०००.००	०.२६	१,९४,५०,०००.००
२५३१५ अन्य संस्था सहायता	१,००,००,०००.००	२,९९,४५०.००	२.९९	९७,००,५५०.००
२६३३२ सशर्त अनुदान (चालु)	३,१८,४६,०००.००	२०,३१,६७५.००	६.३८	२,९८,१४,३२५.००
२६४११ सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	१०,००,०००.००	०.००	०	१०,००,०००.००
२६४१२ सरकारीनिकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई सशर्त चालु अनुदान	३,५०,०००.००	०.००	०	३,५०,०००.००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	४,००,००,०००.००	०.००	०	४,००,००,०००.००
२७२१३ औषधीखरिद खर्च	४२,४०,०००.००	०.००	०	४२,४०,०००.००
२७२१९ अन्य सामाजिक सहायता	५३,००,०००.००	०.००	०	५३,००,०००.००
२८१४२ घरभाडा	३५,००,०००.००	२,४२,४००.००	६.९३	३२,५७,६००.००
२८१४३ सवारी साधन तथा मोशनर औजार भाडा	५,००,०००.००	०.००	०	५,००,०००.००
पूँजीगत	२,१५,६७,४३,७८५.००	११,८९,९६,६४१.४५	५.५२	२,०३,७७,४७,१४३.५५
३११११ आवासीय भवन निर्माण/खरिद	९,००,०००.००	०.००	०	९,००,०००.००
३१११२ गैर आवासीय भवन निर्माण/ खरिद	१७,६४,००,०००.००	२६,५३,८९०.००	१.५	१७,३७,४६,११०.००
३११२१ सवारी साधन	५०,००,०००.००	०.००	०	५०,००,०००.००
३११२२ मोशनरी तथा औजार	२,२०,००,०००.००	१५,०००.००	०.०७	२,१९,८५,०००.००
३११२३ फर्निचर तथा फिक्चर्स	१,५०,००,०००.००	५१,३०२.००	०.३४	१,४९,४८,६९८.००
३११५१ सडक तथा पूल निर्माण	४७,३१,३५,०००.००	५,२४,३१,६६६.४५	११.०८	४२,०७,०३,३३३.५५
३११५२ रेलमार्ग तथा हवाई मैदान निर्माण	३५,००,०००.००	०.००	०	३५,००,०००.००
३११५३ विद्युत संरचना निर्माण	१,६०,५०,०००.००	०.००	०	१,६०,५०,०००.००
३११५५ सिंचाई संरचना निर्माण	१०,००,०००.००	०.००	०	१०,००,०००.००

lax



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौँ
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/१/०१-२०८०/०१/३१

आय	व्यय			
३११५६ खानेपानी संरचना निर्माण	११,२५,३२,०००.००	१४,३८,००३.००	१.२८	११,१०,९३,९९७.००
३११५८ सरसफाई संरचना निर्माण	५,१०,००,०००.००	२६,८८,१८४.००	५.२७	४,८३,११,८१६.००
३११५९ अन्य सार्वजनिक निर्माण	१,२८,०२,२६,७८५.००	५,९७,१८,५९६.००	४.६६	१,२२,०५,०८,१८९.००
जम्मा	३,२१,४७,४६,०६१.००	२०,३४,८९,६९४.२९	६.३२	३,०१,१२,५६,४४६.७१

(Handwritten signature)

(Handwritten signature)



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०२/०१-२०८०/०२/३२

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	६३,५१,४६,०६१.००	११,९९,७०,११०.८७	१८.८९	५१,५१,७५,९५०.१३	चालु	१,०५,८०,०२,२७६.००	५,४५,५९,१३३.०९	५.१६	१,००,३४,४३,१४२.९१
१३३११ समानिकरण अनुदान	२९,३९,००,०००.००	०.००	०	२९,३९,००,०००.००	२११११ पारिश्रमिक कर्मचारी	२२,७८,७३,०००.००	१,८८,८८,८५३.१८	८.२८	२०,८९,८४,१४६.८२
१३३१२ शसर्त अनुदान चालु	२४,७०,३१,०००.००	८,६४,३६,४६०.००	३४.९९	१६,०५,९४,५४०.००	२११२१ पोशाक	२५,३०,०००.००	२०,०००.००	०.७९	२५,१०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	७,४२,१५,०६१.००	२,६७,३३,६५०.८७	३६.०२	४,७४,८१,४१०.१३	२११२२ खाद्यान्न	१०,००,०००.००	२३,४२७.००	२.३४	९,७६,५७३.००
१३३१४ विशेष अनुदान चालु	२,००,००,०००.००	६८,००,०००.००	३४	१,३२,००,०००.००	२११२३ औषधीउपचार खर्च	५४,४०,०००.००	४४,४०,०००.००	८१.६२	१०,००,०००.००
प्रदेश सरकार	८,८२,८९,०००.००	२,८३,१०,५५०.००	३२.०७	५,९९,७८,४५०.००	२११३१ स्थानीय भत्ता	३९,०००.००	०.००	०	३९,०००.००
१३३११ समानिकरण अनुदान	३,००,७३,०००.००	७५,१८,२५०.००	२५	२,२५,५४,७५०.००	२११३२ महँगी भत्ता	४८,००,०००.००	३,९९,०००.००	८.३१	४४,०१,०००.००
१३३१२ शसर्त अनुदान चालु	२,०७,८९,०००.००	५१,९५,२५०.००	२५	१,५५,८५,७५०.००	२११३४ कर्मचारीको बैठक भत्ता	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१४ विशेष अनुदान चालु	७५,००,०००.००	३१,२५,०००.००	४१.७७	४३,७५,०००.००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५७,००,०००.००	२,८९,३९०.००	५.०८	५४,१०,६१०.००
१३३१७ समपुरक अनुदान पुँजीगत	२,९९,३५,०००.००	१,२४,७२,०५०.००	४१.६६	१,७४,६२,९५०.००	२११३९ अन्य भत्ता	१,४५,६७,०००.००	३,८०,९४०.५०	२.६२	१,४१,८६,०५९.५०
राजस्व बाडफाड	७०,१५,३७,७९९.४९	४,१०,८६,१७१.५९	५.८६	६६,०४,५१,६२७.९०	२११४१ पदाधिकारी बैठक भत्ता	५०,००,०००.००	६,४१,४००.००	१२.८३	४३,५८,६००.००
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	५१,२३,५५,७९९.४९	९२,६२,०२७.००	१.८१	५०,३०,९३,७७२.४९	२११४२ पदाधिकारीअन्य सुबिधा	१,३०,००,०००.००	०.००	०	१,३०,००,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	१३,१६,४१,०००.००	१,३०,४२,५३३.६९	९.९१	११,८५,९८,४६६.३१	२११४९ पदाधिकारी अन्य भत्ता	३,००,०००.००	०.००	०	३,००,०००.००
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	०.००	४८,९३,९२२.४४	४८.९३	४८,९३,९२२.४४	२१२११ कर्मचारीको सामाजिक सुरक्षा कोष खर्च	१,००,००,०००.००	६,३३,३००.४०	६.३३	९३,६६,६९९.६०
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन	५,१०,४१,०००.००	१,३८,८७,६८८.४६	२७.२१	३,७१,५३,३११.५४	२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
					२१२१३ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
					२१२१४ कर्मचारी कल्याण कोष	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००
					२१२११ पानी तथा बिजुली	२५,००,०००.००	३,१४,९६४.३१	१२.६	२१,८५,०३५.६९
					२१२१२ संचार महसुल	२५,००,०००.००	२,५००.००	०.१	२४,९७,५००.००
					२२२११ इन्धन (पदाधिकारी)	८,००,०००.००	०.००	०	८,००,०००.००
					२२२१२ इन्धन (कार्यालय प्रयोजन)	६७,००,०००.००	६,०१,२३०.००	८.९७	६०,९८,७७०.००
					२२२१३ सवारी साधन मर्मत खर्च	२०,००,०००.००	१,६०,६२९.००	८.०२	१८,३९,३७१.००

Signature

पुनरीत्याचार्य
नगर कार्यपालिका



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : २०३३५४०९३००
आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०२-२०८०/०२/३२

आय				व्यय					
कर									
				२२२१४ बिमा तथा नवीकरण खर्च	५०,००,०००.००	०.००	०	५०,००,०००.००	
११४७२ बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	८५,९६,०००.००	१४,८२,६७८.००	१७.२५	७१,१३,३२२.००
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयल्टी	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२२३११ मसलन्द तथा कार्यालय सामग्री	२,३१,८०,०००.००	१२,४६,६९५.००	५.३८	२,१९,३३,३०५.००
१४१५७ बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने आय	४५,००,०००.००	०.००	०	४५,००,०००.००	२२३१३ पुस्तक तथा सामग्री खर्च	४४,८७,०००.००	९,४९,९८६.७०	२१.१७	३५,३७,०१३.३०
अन्तरिक श्रोत	१,७८,९७,७३,२००.५१	०.००	०	१,७८,९७,७३,२००.५१	२२३१४ इन्धन - अन्य प्रयोजन	५,००,०००.००	०.००	०	५,००,०००.००
११३१३ एकीकृत सम्पत्ती कर	८,००,००,०००.००	०.००	०	८,००,००,०००.००	२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	८३,५०,०००.००	७,००,४०९.००	८.३९	७६,४९,५९१.००
११३१४ भुमिकर/मालपोत	५०,००,०००.००	०.००	०	५०,००,०००.००	२२३१९ अन्य कार्यालय संचालन खर्च	१,३९,८५,०००.००	६५,७७२.००	०.४७	१,३९,१९,२२८.००
११३२१ घरवहाल कर	६,००,००,०००.००	०.००	०	६,००,००,०००.००	२२४११ सेवा र परामर्श खर्च	२,०५,००,०००.००	३,५७,७६६.००	१.७५	२,०१,४२,२३४.००
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	३,५०,००,०००.००	०.००	०	३,५०,००,०००.००	२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	४,५८,००,०००.००	७,१४,४३९.००	१.५६	४,५०,८५,५६१.००
१४२४२ नक्सापास दस्तुर	७,५०,००,०००.००	०.००	०	७,५०,००,०००.००	२२४१३ करार सेवा शुल्क	४,६०,००,०००.००	३७,४२,६३४.००	८.१४	४,२२,५७,३६६.००
१४२४३ सिफारिश दस्तुर	०.००	०.००	०	०.००	२२४१४ सरसफाईसेवा शुल्क	१७,००,०००.००	०.००	०	१७,००,०००.००
१४२६५ अन्य क्षेत्रको आय	०.००	०.००	०	०.००	२२५११ कर्मचारी तालिम खर्च	५०,००,०००.००	१,९०,०२४.५०	३.८	४८,०९,९७५.५०
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	२०,००,०००.००	०.००	०	२०,००,०००.००	२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२,४५,९५,०००.००	१०,७०,०००.००	४.३४	२,३५,२५,०००.००
१४६११ व्यवसाय कर	३,००,००,०००.००	०.००	०	३,००,००,०००.००	२२५२१ उत्पादन सामग्री / सेवा खर्च	१०,००,०००.००	२३,२४३.००	२.३१	९,७६,७५७.००
३२१२२ बैंक मौज्जात	१,५०,२७,७३,२००.५१	०.००	०	१,५०,२७,७३,२००.५१	२२५२२ कार्यक्रम खर्च	२२,३२,४५,३२४.००	७८,९०,२००.००	३.५३	२१,५३,५५,१२४.००
जम्मा	३,२१,४७,४६,०६१.००	१८,९३,६६,८३२.४६	५.८९	३,०२,५३,७९,२२८.५४	२२५२९ विविध कार्यक्रम खर्च	६,४९,७९,०००.००	३७,५३,८३४.००	५.७८	६,१२,२५,१६६.००
					२२६११ अनुगमन, मूल्यांकन खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००
					२२६१२ भ्रमण खर्च	८,९२,०००.००	०.००	०	८,९२,०००.००
					२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	३०,००,०००.००	०.००	०	३०,००,०००.००
					२२७११ विविध खर्च	७,३८,६३,९५२.००	३१,६१,४७९.५०	४.२८	७,०७,०२,४७२.५०
					२२७२१ सभा सञ्चालन खर्च	१८,००,०००.००	०.००	०	१८,००,०००.००
					२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	४,५९,४४,०००.००	२२,८४,९४०.००	४.९७	४,३६,५९,०६०.००

Handwritten signature

तुल्सीराम अधिकारी
घमख प्रशासकीय अधिकृत



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००
आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०२/०१-२०८०/०२/३२

आय	व्यय				
२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१,९५,००,०००.००	४,१९८.००	०.०२		१,९४,९५,८०२.००
२५३१५ अन्य सस्था सहायता	१,००,००,०००.००	०.००	०		१,००,००,०००.००
२६३३२ सशर्त अनुदान (चालु)	३,१८,४६,०००.००	०.००	०		३,१८,४६,०००.००
२६४११ सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	१०,००,०००.००	०.००	०		१०,००,०००.००
२६४१२ सरकारीनिकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई सशर्त चालु अनुदान	३,५०,०००.००	०.००	०		३,५०,०००.००
२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	४,००,००,०००.००	०.००	०		४,००,००,०००.००
२७२१३ औषधीखरिद खर्च	४२,४०,०००.००	०.००	०		४२,४०,०००.००
२७२१९ अन्य सामाजिक सहायता	५३,००,०००.००	३,५००.००	०.०७		५२,९६,५००.००
२८१४२ घरभाडा	३५,००,०००.००	५५,०००.००	१.५७		३४,४५,०००.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	५,००,०००.००	६६,७००.००	१३.३४		४,३३,३००.००
पूँजीगत	२,१५,६७,४३,७८५.००	७,५१,५६,३४३.००	३.४८	२,०८,१५,८७,४४२.००	
३११११ आवासीय भवन निर्माण/खरिद	९,००,०००.००	०.००	०		९,००,०००.००
३१११२ गैर आवासीय भवन निर्माण/ खरिद	१७,६४,००,०००.००	६०,७६,३१९.००	३.४४	१७,०३,२३,६८१.००	
३११२१ सवारी साधन	५०,००,०००.००	०.००	०		५०,००,०००.००
३११२२ मेशिनरी तथा औजार	२,२०,००,०००.००	१,४५,७९१.००	०.६६	२,१८,५४,२०९.००	
३११२३ फर्निचर तथा फिक्चर्स	१,५०,००,०००.००	५,७९,०६८.००	३.८६	१,४४,२०,९३२.००	
३११५१ सडक तथा पूल निर्माण	४७,३१,३५,०००.००	३,४०,७३,२१९.००	७.२	४३,९०,६१,७८१.००	
३११५२ रेलमार्ग तथा हवाई मैदान निर्माण	३५,००,०००.००	०.००	०		३५,००,०००.००
३११५३ विद्युत संरचना निर्माण	१,६०,५०,०००.००	(१७,१६८.००)	-०.११	१,६०,६७,१६८.००	
३११५५ सिंचाई संरचना निर्माण	१०,००,०००.००	०.००	०		१०,००,०००.००

कुल्सीराम शर्मा
प्रमुख प्रशासकीय अधिकारी



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०२/०१-२०८०/०२/३२

आय	व्यय			
३११५६ खानेपानी संरचना निर्माण	११,२५,३२,०००.००	१६,१४,७५७.००	१.४३	११,०९,१७,२४३.००
३११५८ सरसफाई संरचना निर्माण	५,१०,००,०००.००	०.००	०	५,१०,००,०००.००
३११५९ अन्य सार्वजनिक निर्माण	१,२८,०२,२६,७८५.००	३,२६,८४,३५७.००	२.५४	१,२४,७५,४२८.००
जम्मा	३,२९,४७,४६,०६१.००	१२,९७,९५,४७६.०९	४.०३	३,०६,५०,३०,५८४.९१

for

1/2



बुटानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०३/०१-२०८०/०३/३१

आय				व्यय					
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	६६,७२,९९,०६९.००	(३१,३३,६९१.९०)	-०.४७	६७,०३,५२,६७२.९०	चालु	१,०९,००,७५,२७६.००	१६,३३,७१,७६६.७८	१४.९९	९२,६७,०३,५०९.२२
१३३११ समानिकरण अनुदान	२९,३९,००,०००.००	५,१४,३२,५००.००	१७.५	२४,२४,६७,५००.००	२११११ पारिश्रमिक कर्मचारी	२५,४९,५६,०००.००	३,२८,३३,४५५.८५	१२.८८	२२,२१,२२,५४४.१५
१३३१२ शसर्त अनुदान चालु	२७,९९,०४,०००.००	१,३५,२४,०२९.९०	४.८४	२६,६५,७९,९७०.१०	२११२१ पोशाक	२५,३०,०००.००	०.००	०	२५,३०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	७,४२,९५,०६९.००	(४,८०,९०,१४१.००)	-६.४८	१२,२३,०५,२०२.००	२११२२ खाद्यान्न	१०,००,०००.००	(२२,३८०.००)	-२.२४	९,७७,६२०.००
१३३१४ विशेष अनुदान चालु	२,००,००,०००.००	(२,००,००,०००.००)	-१००	४,००,००,०००.००	२११२३ औषधीउपचार खर्च	९८,८०,०००.००	३५,९३,३२९.५०	३६.३६	६२,८६,६७०.५०
प्रदेश सरकार	८,८२,८९,०००.००	(१,५९,२०,१३१.२७)	-१७.१३	१०,३४,०९,१३१.२७	२११२४ स्थानीय भत्ता	३९,०००.००	१६,९५७.००	४३.४८	२२,०४३.००
१३३११ समानिकरण अनुदान	३,००,७३,०००.००	०.००	०	३,००,७३,०००.००	२११२२ महँगी भत्ता	४८,००,०००.००	३,८७,०००.००	८.०६	४४,१३,०००.००
१३३१२ शसर्त अनुदान चालु	२,०७,८१,०००.००	(१,२८,२२,८८७.७२)	-६१.७	३,३६,०३,८८७.७२	२११३४ कर्मचारीको बैठक भत्ता	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१३ विशेष अनुदान चालु	७५,००,०००.००	१७,८९,८७६.००	२३.७६	५७,१८,१२४.००	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५७,००,०००.००	६,९९,८८५.००	१२.२८	५०,००,११५.००
१३३१७ समपुरक अनुदान पुँजीगत	२,९९,३५,०००.००	(४०,७९,११९.५५)	-१३.६३	३,४०,१४,११९.५५	२११३९ अन्य भत्ता	१,४५,६७,०००.००	१०,३२,२१७.००	७.०९	१,३५,३४,७८३.००
राजस्व बाडफाड	७०,९५,३७,७९९.४९	१८,१५,०२,९८१.३०	२५.८७	५२,००,३४,८१८.१९	२११४१ पदाधिकारी बैठक भत्ता	५०,००,०००.००	१६,९७,०००.००	३३.९४	३३,०३,०००.००
११४१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	५१,२३,५५,७९९.४९	१५,३३,०९,७७४.४५	२९.९२	३५,९०,४५,९२५.०४	२११४२ पदाधिकारीअन्य सुविधा	१,३०,००,०००.००	२९,३४,०००.००	२२.५७	१,००,६६,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	१३,१६,४९,०००.००	१,५२,९७,३६५.४२	११.६२	११,६३,५१,६३४.५८	२११४३ पदाधिकारी अन्य भत्ता	३,००,०००.००	०.००	०	३,००,०००.००
११४२२ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	०.००	६५,२७,९५०.४५	६५.२७	६५,२७,९५०.४५	२११४९ कर्मचारीको सामाजिक सुरक्षा कोष खर्च	१,००,०००.००	६,००,३९८.४०	६.००	९३,९९,६०१.६०
११४५६ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर	५,१०,४९,०००.००	५५,५९,१५५.९८	१०.८९	४,५४,८९,८४४.०२	२१२२१ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
११४७२ बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर	१०,००,०००.००	४,६३,६३५.००	४६.३६	५,३६,३६५.००	२१२२३ कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च	७,००,०००.००	०.००	०	७,००,०००.००
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयल्टी	१०,००,०००.००	०.००	०	१०,००,०००.००	२१२२४ कर्मचारी कल्याण कोष	१,००,०००.००	०.००	०	१,००,०००.००
१४१५७ बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने आय	४५,००,०००.००	३,४५,०००.००	७.६७	४१,५५,०००.००	२१२२१ पानी तथा बिजुली	२५,००,०००.००	२,०५,१२७.२५	८.२१	२२,९४,८७२.७५
अन्तरिक श्रोत	१,७८,९७,७३,२००.५१	७,०२,४५,६७४.९५	३.९२	१,७९,९५,२७,५२५.५६	२१२२२ संचार महसुल	२५,००,०००.००	१,४२,६२६.००	५.७१	२३,५७,३७४.००
११३१३ एकीकृत सम्पत्ती कर	८,००,००,०००.००	७६,५७,३९०.००	९.५७	७,२३,४२,६१०.००	२१२२१ इन्धन (पदाधिकारी)	८,००,०००.००	६,५७,११५.००	८२.१५	१,४२,८८५.००
११३१४ भूमिकर,मालपोत	५०,००,०००.००	२,४९,६१९.००	४.९९	४७,५०,३८१.००	२१२२२ इन्धन (कार्यालय प्रयोजन)	६७,००,०००.००	१,९०,३१५.००	२.८५	६५,०९,६८५.००
११३२१ घरवहाल कर	६,००,००,०००.००	२,०६,८२,३६८.६९	३४.४७	३,९३,१७,६३१.३१	२१२२३ सवारी साधन मर्मत खर्च	२०,००,०००.००	१,८२,११३.००	९.११	१८,१७,८८७.००
१४२१९ अन्य सेवा शुल्क तथा विक्री	३,५०,००,०००.००	१,०९,२६०.००	०.३१	३,४९,७०,७४०.००	२१२२४ बिमा तथा नवीकरण खर्च	५०,००,०००.००	(१,३६,११९.००)	-२.७२	५१,३६,११९.००
१४२४२ नक्सापास दस्तुर	७,५०,००,०००.००	५५,२८,८१३.७४	७.३७	६,९४,७१,१८६.२६	२१२२१ मेशिनरी तथा औजार मर्मत सामार तथा सञ्चालन खर्च	८५,९६,०००.००	११,१२,७९०.००	१२.९५	७४,८३,२१०.००
१४२४३ सिफारिश दस्तुर	०.००	२५,३३,९९९.०४	२५.३३	२५,३३,९९९.०४	२१२२२ मसलन्द तथा कार्यालय सामग्री	२,३१,८०,०००.००	५२,०२,५५५.००	२२.४४	१,७९,७७,४४५.००
१४२६५ अन्य क्षेत्रको आय	०.००	३,०४,२८,७३४.४८	१५.२४	३,०४,२८,७३४.४८	२१२३१ पुस्तक तथा सामग्री खर्च	४४,८७,०००.००	३,२८,२८५.००	७.३२	४१,५८,७१५.००
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	२०,००,०००.००	७,३६,६८५.००	३६.८३	१२,६३,३१५.००	२१२३४ इन्धन - अन्य प्रयोजन	५,००,०००.००	५,००,०००.००	१००	५,००,०००.००
१४६११ व्यवसाय कर	३,००,००,०००.००	२३,१८,८९३.००	७.७३	२,७६,८१,१०७.००	२१२३५ पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	८३,५०,०००.००	२३,०७,६२७.००	२७.६४	६०,४२,३७३.००
३२१२२ बैक मौज्दात	१,५०,२७,७३,२००.५९	०.००	०	१,५०,२७,७३,२००.५९	२१२३९ अन्य कार्यालय संचालन खर्च	१,३९,८५,०००.००	३,९३,२५६.००	२.८१	१,३५,९१,७४४.००
जम्मा	३,२४,६८,९९,०६९.००	२३,३४,९९,९१३.८८	७.१९	३,०१,३३,०६,१५५.१२	२१४११ सेवा र परामर्श खर्च	२,०५,००,०००.००	१४,७९,७६६.००	७.२८	१,९०,२०,२३४.००
					२१४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	४,५८,००,०००.००	१,०६,८३,३२०.००	२३.३३	३,५१,१६,६८०.००
					२१४१३ करार सेवा शुल्क	४,६०,००,०००.००	३५,८३,०२१.००	७.७९	४,२४,१६,९७९.००
					२१४१४ सरसफाईसेवा शुल्क	१७,००,०००.००	१३,७०१.००	०.८१	१६,८६,२९९.००
					२१५११ कर्मचारी तालिम खर्च	५०,००,०००.००	२९,८२८.००	०.६	४९,७०,१७२.००
					२१५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२,४५,९५,०००.००	१,७४,६८६.००	०.७१	२,४४,२०,३१४.००
					२१५२१ उत्पादन सामग्री / सेवा खर्च	१०,००,०००.००	०.००	०	१०,००,०००.००



बुढानिलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, काठमाडौं
कार्यालयको कोड : ८०३३५४०९३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०८०/०३/०१-२०८०/०३/३१	आय	व्यय
	२२५२२ कार्यक्रम खर्च	२२,३७,९५,३२४.००
	२२५२९ विविध कार्यक्रम खर्च	६,४९,७९,०००.००
	२२६११ अनुगमन, मूल्यांकन खर्च	१०,००,०००.००
	२२६१२ भ्रमण खर्च	८,९२,०००.००
	२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	३०,००,०००.००
	२२७११ विविध खर्च	७,३८,६३,९५२.००
	२२७२१ सभा सञ्चालन खर्च	१८,००,०००.००
	२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	४,५९,४४,०००.००
	२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१,९५,००,०००.००
	२५३१५ अन्य संस्था सहायता	१,००,००,०००.००
	२६३३२ सशर्त अनुदान (चालु)	३,१८,४६,०००.००
	२६४११ सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	१०,००,०००.००
	२६४१२ सरकारीनिकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई सशर्त चालु अनुदान	३,५०,०००.००
	२७२१२ उदार, राहत तथा पुनर्स्थापना खर्च	४,००,०००.००
	२७२१३ औषधीखरिद खर्च	४२,४०,०००.००
	२७२१९ अन्य सामाजिक सहायता	५३,००,०००.००
	२८१४२ घरभाडा	३५,००,०००.००
	२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	५,००,०००.००
	पूजीगत	२,१५,६७,४३,७८५.००
	३११११ आवासीय भवन निर्माण/खरिद	९,००,०००.००
	३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१७,६४,०००.००
	३११२१ सवारी साधन	५०,००,०००.००
	३११२२ मेशिनरी तथा औजार	२,२०,००,०००.००
	३११२३ फर्निचर तथा फिक्चर्स	१,५०,००,०००.००
	३११५१ सडक तथा पुल निर्माण	४७,३१,३५,०००.००
	३११५२ रेलमार्ग तथा हवाई मैदान निर्माण	३५,००,०००.००
	३११५३ विद्युत संरचना निर्माण	१,६०,५०,०००.००
	३११५५ सिंचाई संरचना निर्माण	१०,००,०००.००
	३११५६ खानेपानी संरचना निर्माण	११,२५,३२,०००.००
	३११५८ सरसाफाई संरचना निर्माण	५,१०,००,०००.००
	३११५९ अन्य सार्वजनिक निर्माण	१,२८,०२,२६,७८५.००
	जम्मा	३,२४,६८,१९,०६१.००
		३०,८४,१७,०६५.७८
		९,४९,२,९३,८६,०१,९९५.२२

९. बूढानीलकण्ठ नगरपालिकाको वेवसाइट :- www.budhanilkanthamun.gov.np

१०. सूचना मागसम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय :-

यस अवधिमा यस नगरपालिकामा सूचना माग निवेदन अनुसार ३ जनालाई सूचना उपलब्ध गराइएको छ ।